

Psa

Chapter 1

Nepali Interlinear

Reference: Nepali ERV

עֲמַר לֹא חָטְאִים וּבָרָרָה רְשָׁעִים בְּעֵצָה הָלַץ לֹא אֲשָׁר הָאֵשׁ הָאֲרִי- 1
खडा-भयो होइन पापीहरूको र-बाटोमा दुष्टहरूको सल्लाहमा हिंड्यो होइन जो त्यो-मानिस धन्य-छ
H5975 H3808 H2400 H1870 H7563 H6098 H1980 H3808 H0376 H0835

וּבְמוֹשָׁב יֹשֵׁב לֹא לְצִיִּים רְשָׁעִים 2
बस्यो होइन खिल्लाडीहरूको र-आसनमा
H3427 H3808 H3887 H4186

यदि उसले दुष्ट मानिसको सल्लाह मान्दैन, पापीहरूको जस्तो जीवन बिताउँदैन। अनि जसले परमेश्वरलाई श्रद्धा नगर्ने मानिसहरूलाई मन पराउँदैन त्यो मानिस साँच्चै नै सुखी हुनेछ।

כִּי אִם בְּתוֹרַת יְהוָה יִשְׂמָעוּ יוֹמָם וּלְלַיְלָה: 2
र-रात दिन मनन-गर्छ र-उहाँको-ब्यवस्थामा यसको-आनन्द-छ परमप्रभुको व्यवस्थामा यदि बरु
H3915 H3119 H1897 H8451 H2656 H3068 H8451

धार्मिक मानिसले परमप्रभुको शिक्षा मन पराउँदछ। ऊ परमप्रभुको शिक्षाहरूको विषयमा रात-दिन सोचिरहन्छ।

בְּעֵתוֹ בְּעֵתוֹ יָמֵינוּ פְּרִי אֲשֶׁר מִיּוֹם פְּלוּי פֶּלֶא וְעַל-שְׁתּוֹל כְּעֵץ יְהוָה 3
आफ्नो-समयमा दिन्छ फल जसले पानीको पानीका-धाराहरू माथि रोपिएको रूखजस्तो र-यो-हुनेछ
H6256 H5414 H6529 H4325 H6388 H8362 H6086 H1961

יְצָלִיחַ יַעֲשֶׂה אֲשֶׁר-וְכָל יְבוּל לֹא-וְעֵלְהוּ 4
सफल-हुन्छ यसले-गर्छ जो र-सबै ओइलिन्छन् होइन र-यसको-पातहरू
H3605 H3808 H5929

यसकारण त्यो मानिस खोलाको पानीले सिंचेको रूख जस्तै बलियो हुन्छ ऊ ठीक समय फल दिने रूख सरह हो। ऊ पातहरू भएको रूख जस्तै हो जो मर्दैन उसले गरेको प्रत्येक काम सफल हुन्छ।

רוּחַ תְּדַפְּנוּ אֲשֶׁר-כְּמוֹן אִם-כִּי הָרְשָׁעִים כִּן לֹא- 4
हावाले बतासले-उडाउँछ जसलाई भूसजस्तो जस्तो बरु दुष्टहरू त्यस्ता होइन-यस्ता
H7307 H5086 H4671 H7563 H3808

तर दुष्ट मानिसहरू त्यस्ता हुँदैनन्। दुष्ट मानिसहरूलाई भूसलाई जस्तै हावाले उडाई लान्छ।

צְדִיקִים בְּעֵת חָטְאִים בְּמִשְׁפָּט רְשָׁעִים יִקְמוּ לֹא-וְכִן- 5
धर्मीहरूको सभामा र-पापीहरू न्यायमा दुष्टहरू खडा-हुन्छन् होइन त्यसैले यसकारण
H6662 H5712 H2400 H4941 H7563 H3808

यदि सबै धर्मी मानिसहरू अदालतको मुद्दा निर्णय गर्न भेला हुन्छन् तब दुष्ट मानिसहरू दोषी प्रमाणित हुनेछन्। ती पापीहरूलाई निर्दोष भनेर न्याय गरिने छैन।

כִּי-תִהְיֶה רְשָׁעִים וְדָרָה צְדִיקִים דָּרָה יְהוָה יוֹדֵעַ 6
नाश-हुन्छ दुष्टहरूको तर-बाटो धर्मीहरूको बाटो परमप्रभुले जान्नुहुन्छ किनभने
H0006 H7563 H1870 H6662 H1870 H3068 H3045

किन? किनभने परमप्रभुले धर्मी मानिसहरूको रक्षा गर्नुहुन्छ, तर दुष्ट मानिसहरूलाई नष्ट गर्नुहुन्छ।